

ओजी ग्रुप मानव अधिकार नीति

ओजी ग्रुपले मानव अधिकार सम्मानलाई विश्वव्यापी गतिविधिको आधार मानी, यहाँ मानव अधिकारलाई आधारभूत रूपमा "ओजी ग्रुप मानव अधिकार नीति" लाई स्थापित गरि, भबिस्यमा पनि मानव अधिकारलाई सम्मान गर्न प्रयास जारी राख्नुको साथ, प्रत्येक व्यक्तिको विविध मूल्य मान्यताको सम्मान गरि, आफ्नो क्षमतालाई अधिकतम बनाउन सक्ने समाजको अनुभूतिमा योगदान दिंदै जाने छौं।

साथै यो नीति ओजी ग्रुपको सम्पूर्ण अधिकारिहरूलाई लागु हुन्छ र सम्पूर्ण औद्योगिक गतिविधिमा प्रभाव पर्दछ ।

साथै ओजी ग्रुपका सबै सरोकारवाला(स्टेकहोल्डर)हरूले यो नीति बुझ्ने र पालना गर्ने अपेक्षा गर्दछौं।

१. आधारभूत सिद्धान्त

हामी, संयुक्त राष्ट्रसंघ "व्यवसाय तथा मानव अधिकार सम्बन्धि मार्गदर्शक सिद्धान्त" मा आधारित "अन्तराष्ट्रिय मानव अधिकार विधेयक (अन्तराष्ट्रिय मानव अधिकार घोषणापत्र र अन्तराष्ट्रिय मानव अधिकार सर्त)" , "श्रम सम्बन्धि आधारभूत सिद्धान्त तथा अधिकार सम्बन्धि ILO घोषणापत्र" इत्यादिको अन्तराष्ट्रिय नीति नियमलाई समर्थन र सम्मान गर्छौं ।

साथै यस कम्पनिले संयुक्त राष्ट्र संघको ग्लोबल कम्प्याक्टमा हस्ताक्षर गरि, मानव अधिकारलाई समेटिएका 10 सिद्धान्तहरूलाई समर्थन गरिएको छ । यो नीति कम्पनि भित्र या बाहिरका विशेषज्ञको सल्लाह लिई तयार गरिएको छ।

२. मानव अधिकार पालना

हामीले संयुक्त राष्ट्र संघको "व्यवसाय र मानव अधिकार सम्बन्धि मार्गदर्शक सिद्धान्त" मा उल्लेख गरिएका प्रक्रियालाई पालन गरि मानव अधिकार सम्मानको जिम्मेवारी बहन गर्न, स्टेक होल्डरको दृष्टिकोणलाई पनि आधार मानेर उचित प्रक्रियाको संयन्त्र बनाएका छौं । व्यवसायिक गतिविधिको कारण मानव अधिकारमा आउने नकारात्मक प्रभावलाई हामीले पहिचान गर्ने, रोक्ने, सौम्य पार्ने जस्ता प्रयासलाई निरन्तरता दिन्छौं । त्यस्तै गरि, व्यवसायिक सम्बन्धको कारण औद्योगिक गतिविधि, उत्पादक वा सेवामा प्रत्यक्ष सम्बन्ध हुन सक्ने नकारात्मक प्रभावलाई पहिचान गर्ने, रोक्ने, न्यूनीकरण गर्ने र राहत दिने कुरालाई निरन्तर प्रयास गर्छौं ।

यो नीतिलाई बुझ्न र प्रभावकारी कार्यन्वयनको लागि ओजी ग्रुपले सम्पूर्ण अधिकारि तथा कर्मचारीलाई लक्षित गरि उचित शिक्षा प्रदान गर्दछ ।

३. राहत

हामीहरूले, हामीहरू मानव अधिकार संग नकारात्मक असर पार्दा, प्रोत्साहन दिँदा, सिधै असर परेको कुरा प्रस्ट भएको खण्डमा, सम्बन्धित व्यक्ति संग संवाद गरि, उचित प्रक्रिया मार्फत राहत दिने तर्फ लाग्छौं ।

सम्बन्धित राष्ट्रको कानून तथा नीति नियम अन्तराष्ट्रिय मानव अधिकारको नीति नियम संग फरक भएको अवस्थामा अन्तराष्ट्रिय रूपमा मान्यता पाएका मानव अधिकारलाई उच्च सम्मान गर्दै मानव अधिकारमा गम्भीर नकारात्मक प्रभाव परेका कुरालाई प्राथमिक दिन्छ ।

ओजी ग्रुपले निर्देशन सिद्धान्तहरू अनुसार गुनासोहरूको हल गर्ने संयन्त्रको रूपमा, सल्लाह, रिपोर्ट इत्यादि गर्न सकिने "कम्पनीको नैतिकता हेल्पलाइन" सबै अधिकारी र कर्मचारीहरू को लागी संचालित गरिरहेको छ । साथै कम्पनी बाहिरबाट आउने रिपोर्टहरू पनि ओजी होल्डिंग्स HP सोधपुछको "कन्प्लेन्स काउन्टर" मा ह्यान्डल गरिन्छ।

४. जानकारी प्रदान / संवाद

ओजी ग्रुपले मानव अधिकार सम्मान प्रवर्द्धनको प्रगति विवरण वेब साइट इत्यादिद्वारा जानकारी प्रदान गर्दै जानेछ।

गठित मिति अगस्त 4, 2020

ओजी होल्डिङ कर्पोरसन

कम्पनी प्रमुख सीईओ

Hiroyuki Isono